



# एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड

## NLG INSURANCE COMPANY LIMITED

पानीपोखरी, लाजिम्पाट, पो.ब.नं.२०६०० काठमाडौं, नेपाल, फोन :४४४२६४६, ४००६६४८ फ्याक्स: ९७७-०१-४४९६४७२  
E-mail-info@nlgi.com.np Web: www.nlg.com.np

### आ.व. २०७८/०८० को प्रथम त्रैमासिक सम्मको लेखापरीक्षण नभएको वित्तीय परिणाम

| (रकम रु. हजारमा)          |                                                      |                              |                                   |                                                     |
|---------------------------|------------------------------------------------------|------------------------------|-----------------------------------|-----------------------------------------------------|
| वासलात                    |                                                      |                              |                                   |                                                     |
| क्र. सं.                  | विवरण                                                | यस त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा |
| १.                        | श्रोत (१.१ देखि १.५ सम्म )                           | २,८८८,७५३                    | २,८३१,३३६                         | २,६६०,१६६                                           |
| १.१                       | चुक्ता पूँजी                                         | १,३२६,६१४                    | १,३२६,६१४                         | १,०९६,३७६                                           |
| १.२                       | जगेडा तथा कोष                                        | ३२२,६७७                      | ३११,१८५                           | ४५९,०७८                                             |
| १.३                       | बीमा कोष                                             | १,१७६,९५२                    | १,१४२,२९७                         | १,०५३,५३५                                           |
| १.४                       | महा-विपत्ती जगेडा                                    | ६२,५०९                       | ५१,२३९                            | ५१,१७७                                              |
| १.५                       | तिर्न बाँकी दीर्घकालीन ऋण तथा सापटी                  | -                            | -                                 | -                                                   |
| २.                        | उपयोग (२.१ देखि २.५ सम्म)                            | २,८८८,७५३                    | २,८३१,३३६                         | २,६६०,१६६                                           |
| २.१                       | स्थिर सम्पत्ति (खुद)                                 | ३६,२४५                       | ३७,०४५                            | ३६,३२८                                              |
| २.२                       | दिर्घकालिन लगानी                                     | ५३०,७१९                      | ५३०,६३२                           | ५०४,१७०                                             |
| २.३                       | दिर्घकालिन कर्जा                                     | २२,३९३                       | २३,८२८                            | २६,०७८                                              |
| २.४                       | खुद चालु सम्पत्ति (३ - ४)                            | २,२५६,३६६                    | २,२३६,८३०                         | २,०५३,५६०                                           |
| २.५                       | अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च               | -                            | -                                 | -                                                   |
| २.६                       | नाफा-नोक्सान हिसाबबाट सारेको नोक्सान                 | -                            | -                                 | -                                                   |
| खुद चालु सम्पत्तिको विवरण |                                                      |                              |                                   |                                                     |
| ३.                        | चालु सम्पत्ति कर्जा तथा पेसकीहरू (३.१ देखि ३.४ सम्म) | ३,४३४,१०७                    | ३,५७०,६५८                         | ३,६२६,४३३                                           |
| ३.१                       | नगद तथा बैंक मौज्जात                                 | ७४,७५५                       | ११२,९२४                           | २५०,०९९                                             |
| ३.२                       | अल्पकालिन लगानी                                      | १,७०९,८१०                    | १,८३२,६५१                         | २,२४०,१४५                                           |
| ३.३                       | अल्पकालिन कर्जा                                      | २,३२२                        | २,३३०                             | ३,१०२                                               |
| ३.४                       | अन्य सम्पत्ति                                        | १,६९७,२२०                    | १,६२२,७९३                         | १,१३३,०८७                                           |
| ४.                        | चालु दायित्व तथा व्यवस्थाहरू ( ४.१ देखि ४.४ सम्म)    | १,१३४,७१२                    | १,३३०,८६७                         | १,५३२,८४३                                           |
| ४.१                       | चालु दायित्व                                         | १८०,३९१                      | २९३,६५४                           | ३९३,१३०                                             |
| ४.२                       | असमाप्त जोखिम बापत व्यवस्था                          | ४३३,७१६                      | ३६२,१४७                           | ४५१,०४३                                             |
| ४.३                       | भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था                | २२४,९६८                      | २६८,२०६                           | २५४,४१४                                             |
| ४.४                       | अन्य व्यवस्था                                        | २९५,६३७                      | ४०६,८६०                           | ३३४,२५६                                             |

| नाफा-नोक्सान हिसाब |                                            |                              |                                   |                                                     |
|--------------------|--------------------------------------------|------------------------------|-----------------------------------|-----------------------------------------------------|
| क्र.सं.            | विवरण                                      | यस त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा |
| १.                 | आम्दानी ( १.१ देखि १.४ सम्म )              | ११८,४६४                      | ४५०,४७४                           | १००,४५२                                             |
| १.१                | आय व्यय हिसाबबाट सारेको                    | ६०,३०७                       | २६७,५०७                           | ५१,२०२                                              |
| १.२                | लगानी कर्जा तथा अन्यबाट आय                 | ४२,२२१                       | १४३,३२३                           | ३९,६०७                                              |
| १.३                | व्यवस्था फिता                              | १५,९६६                       | ३९,६४३                            | ९,६४३                                               |
| १.४                | अन्य आम्दानी                               | -                            | -                                 | -                                                   |
| २.                 | व्यवस्था तथा खर्चहरू ( २.१ देखि २.८ सम्म ) | ६३,८३६                       | २१५,६४२                           | ४२,१६२                                              |
| २.१                | व्यवस्थापन खर्च                            | ९,०५४                        | ३३,०४०                            | ७,७१२                                               |
| २.२                | अपलेखन खर्च                                | -                            | -                                 | -                                                   |
| २.३                | शेयर सम्बन्धी खर्च                         | ४६                           | १,४८०                             | १००                                                 |
| २.४                | अन्य खर्च                                  | -                            | -                                 | -                                                   |
| २.५                | नोक्सानीको लागि व्यवस्था                   | १८,४५६                       | १६,२६०                            | ३,५७६                                               |
| २.६                | कर्मचारी आवास व्यवस्था                     | -                            | -                                 | -                                                   |
| २.७                | कर्मचारी बोनस व्यवस्था                     | ९,०९४                        | ३९,९६८                            | ८,९०७                                               |
| २.८                | आयकर                                       | २७,१८६                       | १२५,१८३                           | २१,८९७                                              |
| ३.                 | खुद नाफा/नोक्सान (१-२)                     | ५४,६५८                       | २३४,८३२                           | ५८,२९०                                              |

| एकिकृत आय व्यय हिसाब |                                                            |                              |                                   |                                                     |
|----------------------|------------------------------------------------------------|------------------------------|-----------------------------------|-----------------------------------------------------|
| क्र. सं.             | विवरण                                                      | यस त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा |
| १.                   | आय (१.१ देखि १.६ सम्म)                                     | ६१४,४७४                      | १,८३१,२८३                         | १,१११,५७२                                           |
| १.१                  | बीमा शुल्क (खुद)                                           | १९२,०७०                      | ७०१,९६६                           | ३३३,००५                                             |
| १.२                  | पुनर्बीमा कमिशन आय                                         | ९७,७९९                       | ३७२,४९९                           | १००,६५१                                             |
| १.३                  | लगानी कर्जा तथा अन्यबाट आय                                 | ११,७३७                       | ७०,९७७                            | १७,९९१                                              |
| १.४                  | अन्य प्रत्यक्ष आय                                          | २,२६५                        | १०,८०६                            | -                                                   |
| १.५                  | त्रैमासिकको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था   | २६८,२०६                      | ३२२,५९२                           | ३२२,५९२                                             |
| १.६                  | त्रैमासिकको शुरुको असमाप्त जोखिम बापत व्यवस्था             | ३४२,३९७                      | ३४३,४४३                           | ३३७,३३३                                             |
| २.                   | व्यय (२.१ देखि २.८ सम्म)                                   | ८५४,१६७                      | १,५६३,७७५                         | १,०६०,३६६                                           |
| २.१                  | दावी भुक्तानी (खुद)                                        | ९९,७३३                       | ५५१,३९७                           | १७१,९५५                                             |
| २.२                  | अभिकर्ता कमिशन                                             | १४,०८१                       | ५६,६११                            | १५,९९५                                              |
| २.३                  | पुनर्बीमा कमिशन खर्च                                       | ६,३४८                        | २२,१७१                            | ३१५                                                 |
| २.४                  | सेवा शुल्क (खुद)                                           | १,९२१                        | ७,११०                             | ३,३३०                                               |
| २.५                  | अन्य प्रत्यक्ष खर्च                                        | ७७५                          | ५,३४५                             | ५७७                                                 |
| २.६                  | व्यवस्थापन खर्च                                            | ८१,४८२                       | २९७,४५३                           | ६९,४०४                                              |
| २.७                  | त्रैमासिकको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था | २२४,९६८                      | २६८,२०६                           | २५४,४१४                                             |
| २.८                  | त्रैमासिकको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था           | ४२४,८५९                      | ३५५,४८३                           | ५४४,३७९                                             |
| ३.                   | नाफा-नोक्सान हिसाबमा सारेको (१-२)                          | ६०,३०७                       | २६७,५०७                           | ५१,२०३                                              |

| अन्य                                                                                                                                        |                                               |                              |                                   |                                                     |
|---------------------------------------------------------------------------------------------------------------------------------------------|-----------------------------------------------|------------------------------|-----------------------------------|-----------------------------------------------------|
| क्र. सं.                                                                                                                                    | विवरण                                         | यस त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा | अधिल्लो आ.व. को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा |
| १.                                                                                                                                          | बीमा शुल्क आर्जन (कुल) (रकम रु. हजारमा)       | ६१०,८६७                      | २,३७१,०७२                         | ६७५,७६६                                             |
| २.                                                                                                                                          | जारी बीमालेखको संख्या                         | ४८,४१४                       | २१२,९५५                           | ५४,९५२                                              |
| ३.                                                                                                                                          | नवीकरण गरिएको बीमालेखको संख्या                | १२,४१९                       | ४६,२०३                            | ११,९२८                                              |
| ४.                                                                                                                                          | कुल दावी भुक्तानीको रकम (रु. हजारमा)          | ८०९,५९५                      | १,९०१,२७५                         | ३२२,०६३                                             |
| ५.                                                                                                                                          | कुल दावी भुक्तानी संख्यामा                    | २,२०८                        | ११,३४७                            | २,७३९                                               |
| ६.                                                                                                                                          | भुक्तानी हुन बाँकी दावी भुक्तानी (रु. हजारमा) | १,१४८,९११                    | १,३०५,८४७                         | १,५१९,७१७                                           |
| ७.                                                                                                                                          | भुक्तानी हुन बाँकी दावी भुक्तानी संख्यामा     | ५,३०९                        | ४,८७५                             | ६,७२८                                               |
| नोट : यस त्रैमासिक भन्दा अधिल्लो त्रैमासिकहरूको वित्तीय विवरण आवश्यकतानुसार पुनः बर्गिकरण तथा संशोधन गरी प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । |                                               |                              |                                   |                                                     |

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

### आ.व. २०७८/०८० को प्रथम त्रैमासिक (२०७८ असोज मसान्त) सम्मको प्रतिवेदन

#### (१) वित्तीय विवरण :

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण ।

यस कम्पनीको आ.व. २०७९/०८० को प्रथम त्रैमासिक अवधि सम्मको लेखापरीक्षण नभएको (Provisional) वासलात, नाफा नोक्सान तथा आय व्यय हिसाव विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

| प्रति शेयर आम्दानी (EPS) रु. | मूल्य आम्दानी अनुपात (PE Ratio) | प्रति शेयर नेटवर्थ रु. | प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. | तरलता अनुपात |
|------------------------------|---------------------------------|------------------------|-------------------------------------|--------------|
| १६.४८                        | २७.३१                           | २१७.७५                 | ३०३.२९                              | ३.०३         |

#### (२) व्यवस्थापकीय विश्लेषण :

स्तरीय सेवाका कारण बीमितहरूको विश्वास हासिल गर्न यो कम्पनी सफल भएको छ । यसैले कम्पनीको बीमा व्यवसाय निरन्तर रुपमा बृद्धि हुदै गइरहेको छ । समीक्षा अवधिसम्मको बीमा व्यवसाय मुनाफामा नै रहेको छ । आगामी दिनहरूमा सबै क्षेत्रहरूमा अझ बढि सेवा विस्तार गर्दै जाने रणनीति कम्पनीले लिएको छ । कम्पनीको चालु वर्षको प्रथम त्रैमासिकको अन्त्य सम्मको अवस्थामा गत वर्षको सोही अवधिको तुलनामा ९.६० प्रतिशतले बीमा शुल्क न्यून भएको छ भने सोही अवधिमामा कम्पनीले जारी गरेको बीमालेखमा परेको बीमा दावीको अनुपातमा बृद्धि हुदै गइ रहेकोले खुद नाफा गत वर्षको सोही अवधिको भन्दा ६.१८ प्रतिशतले न्यून भएको छ । उक्त बीमा दावीहरूको व्यवस्थापन विश्वसनीय तरिकाले छिटो छरितो प्रभावकारी रुपमा गरिने रणनीति समेत कम्पनीले लिएको छ ।

#### (३) कानूनी कारवाही सम्बन्धी विवरण :

क) यस त्रैमासिकको अवधिमामा कम्पनीको तर्फबाट तथा कम्पनी विरुद्धमा कुनै मुद्दा दायर नभएको ।

ख) यस त्रैमासिकको अवधिमामा कम्पनीको संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।

ग) यस त्रैमासिकको अवधिमामा कुनै संस्थापक वा संचालक विरुद्धमा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर नभएको ।

#### (४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) शेयर कारोबार धितोपत्र बजारबाट निर्देशित रहने भएता पनि यस कम्पनीको शेयर कारोबार दोश्रो बजारमा सकारात्मक रहेको छ । लगातारकर्ताहरूको यस संस्था प्रतिको विश्वास उच्च रहेको हुँदा कम्पनीको व्यवसायिक अभिवृद्धि सँगै कारोबार तथा मूल्य सकारात्मक तर्फ उन्मुख भएको हुँदा भविष्यमा समेत सोही अनुरूप हुने अपेक्षा गरिएको छ ।

ख) नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट अनुसार मिति २०७९/०४/०१ देखि २०७९/०६/३१ सम्मको अवधिमामा संस्थाको शेयरको कारोबार विवरण देहाय अनुसार छ ।

| अधिकतम मूल्य रु. | न्यूनतम मूल्य रु. | अन्तिम मूल्य रु. | कारोबार संख्या | कारोबारको कुल दिन | कारोबार भएको शेयर संख्या | शेयर कारोबार रकम रु. |
|------------------|-------------------|------------------|----------------|-------------------|--------------------------|----------------------|
| ६००.००           | ४३८               | ४५०              | ३,५००          | ६५                | ४,५०,९३१                 | २२७,९५६,१८१.३०       |

#### (५) समस्या तथा चुनौति :

यस आर्थिक वर्षको प्रथम त्रैमासिकको अन्त्य सम्ममा मुलुकमा विदेशी मुद्रा भित्रिने बृद्धिदरमा न्यून भएको अवस्थामा मुलुकको विदेशी मुद्रा सीचितीमा आएको गिरावट लगायत बढ्दो व्यापार घाटाको अवस्थाले गर्दा आयातमा गरिएको प्रतिवन्ध तथा पूँजी बजार फस्टाउन नसकेको अवस्था, बैंक तथा वित्तीय संस्थाहरूले तरलताको संकटले थप कर्जा प्रवाह गर्न नसकिरहेको अवस्था, अनियन्त्रित मुद्रास्फीति लगायतका कारणको प्रभावका कारण आर्थिक क्षेत्र लगायत बीमा क्षेत्रमा समेत थप चुनौती देखापरेको छ । यसका साथै बीमा क्षेत्र आधारभूत आवश्यकता भित्र परिसकेको वर्तमान परिस्थितिमा निर्जीवन बीमा कम्पनीहरू बीच दिनानुदिन बढ्दो प्रतिस्पर्धा थप चुनौतीपूर्ण बन्नका साथै मुद्रास्फितका कारण संचालन खर्चहस्ता बृद्धि हुँदै जानु तथा पुनर्बीमा जोखिमहरूको पर्याप्त बन्दोबस्त नहुनु र जनचेतना उल्लेख्य रुपमा अभिवृद्धि नहुनु प्रमुख समस्याको रुपमा रहेको छ भने ग्रामीण क्षेत्रमा यसको विस्तार अझ चुनौतीपूर्ण रहेको छ । अतः बीमाको आवश्यकता, महत्व तथा अनिवार्यताका लागि सम्बन्धित सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय रुपमा प्रचार प्रसार गरी जनचेतना जगाउन लाग्नु पर्ने देखिन्छ भने ग्राहकहरूलाई स्तरीय, छिटो/छरितो तथा प्रभावकारी सेवा दिनु अपरिहार्य भएको अवस्थामा कार्यरत कर्मचारीहरूलाई थप दक्ष तथा प्रोत्साहित बनाउने नीति अवलम्बन गरिदै आइएको छ । प्राकृतिक प्रकोप तथा मोटर दुर्घटनाको संख्या अत्यधिक रुपमा बढेको देखिएको छ । यसमा मुख्य रुपमा जोखिम मूल्याङ्कन प्रणालीलाई परिष्कृत गर्दै पुनर्बीमासंग गरिने सम्झौतामा पुनरावलोकन गरी आगाडि बढ्नु पर्ने देखिएको छ ।

#### (६) संस्थागत सुशासन :

संस्थागत सुशासनका लागि कम्पनी सदैव प्रतिबद्ध रही बीमा ऐन, बीमा नियमावली तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पालना गरिएको छ । सो का साथै बीमा प्रतिनिधित्व समय समयमा जारी निर्देशिका र आन्तरिक विनियमावली तथा प्रणालीको पालनाका लागि आन्तरिक लेखापरीक्षण समेत गर्दै आएको छ ।

#### (७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा पेश गरेको विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा पूर्ण उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्यपूर्ण छन् र लगानीकर्ताहरूलाई समुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

**‘सूचनाको हक सम्बन्धी ऐन, २०६८ को दफा ५(३) र नियमावली २०६५ को नियम ३’  
बमोजिमको प्रयोजनका लागि यो विवरण प्रकाशित गरिएको छ ।**

| क्र.सं. | विवरण                                                                                   | व्यवस्था                                                                                                                                                                                                                                    |
|---------|-----------------------------------------------------------------------------------------|---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------|
| क.      | निकायको स्वरूप र प्रकृति                                                                | प्रचलित कम्पनी ऐन, र बीमा ऐन, अन्तर्गत दर्ता भई सञ्चालित बीमा कम्पनी ।                                                                                                                                                                      |
| ख.      | निकायको काम, कर्तव्य, अधिकार                                                            | बीमा ऐन, २०४९ बीमा नियमावली, २०४९ कम्पनीको प्रबन्ध पत्र एवं नियमावलीमा व्यवस्था भए बमोजिमका काम, कर्तव्य, अधिकार                                                                                                                            |
| ग.      | निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण                                              | कम्पनीमा हाल स्थायी, अस्थायी र करार समेत गरी जम्मा ४०३ कर्मचारी कार्यरत रहेको ।                                                                                                                                                             |
| घ.      | निकायबाट प्रदान गरिने सेवा                                                              | बीमा ऐन, २०४९ बमोजिम निर्जीवन बीमा कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरू                                                                                                                                                              |
| ङ.      | सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी ।                                    | सेवा प्रदान गर्ने कम्पनीका शाखा र जिम्मेवार अधिकारीहरूको विवरण कम्पनीको वेब साईट <a href="http://www.nlgi.com.np">www.nlgi.com.np</a> मा उपलब्ध छ ।                                                                                         |
| च.      | सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि                                                  | दस्तुरका सम्बन्धमा बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९, बीमा समितिले तोकेको दर तथा कम्पनीको व्यवस्थापनबाट निर्धारण गरे बमोजिम रहेको छ र अवधिको हकमा बीमालेख तथा ग्राहकको आवश्यकता अनुसार ।                                                   |
| छ.      | निर्णय गर्ने प्रकृया र अधिकारी                                                          | बीमा कारोबारका सम्बन्धमा विभिन्न तहका अधिकारीहरूले निर्णय गर्न सक्ने व्यवस्था वा प्रकृया रहेको छ । प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति अन्तिम निर्णयकर्ताको रूपमा रहेको ।                                                              |
| ज.      | निर्णय उपर उजुरी सुन्ने अधिकारी                                                         | उजुरीको प्रकृति अनुसार प्रमुख कार्यकारी अधिकृत एवं सम्बन्धित विभागीय प्रमुखहरू ।                                                                                                                                                            |
| झ.      | सम्पादन गरेको कामको विवरण                                                               | बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९ तथा बीमा समितिबाट समय-समयमा जारी भएका निर्देशन तथा परिपत्र बमोजिम निर्जीवन बीमा कम्पनीले गर्न सक्ने कारोबार सम्पादन भइरहेको छ ।                                                                          |
| ञ.      | सूचना अधिकारी र प्रमुखको नाम र पद                                                       | श्री नौमीनाथ अधिकारी (प्रमुख प्रशासन विभाग)<br>श्री सुनिल बल्लभ पन्त (प्रमुख कार्यकारी अधिकृत)                                                                                                                                              |
| ट.      | ऐन, नियम, विनियम वा निर्देशिकाको सूची                                                   | बीमा ऐन, २०४९, बीमा नियमावली, २०४९, कम्पनी ऐन, २०६३ तथा कम्पनी नियमावली, २०६३, बीमा समितिबाट जारी भएका निर्देशिकाहरू, परिपत्रहरू, आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०४९ तथा श्रम नियमावली, २०५० लगायत अन्य प्रचलित सबै ऐन तथा नियमावलीहरू । |
| ठ.      | आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धि अद्यावधिक विवरण                                | संस्थाको आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धि त्रैमासिक अद्यावधिक विवरणहरू तोकिएको ढाँचामा राष्ट्रियस्तरको पत्र-पत्रिकामा प्रकाशित हुदै आएको छ ।                                                                                        |
| ड.      | तोकिए बमोजिमका अन्य विवरण                                                               | श्री बीमा समितिले तोके बमोजिमका विवरणहरू ।                                                                                                                                                                                                  |
| ढ.      | अधिल्लो आ.व. मा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सोको विवरण । | अभिकर्ताहरूको भेला तथा तालिम, वार्षिक साधारण सभा, कर्मचारीहरूलाई तालिम आदि ।                                                                                                                                                                |
| ण.      | सार्वजनिक निकायको वेबसाइट भए सोको विवरण ।                                               | <a href="http://www.nlgi.com.np">www.nlgi.com.np</a>                                                                                                                                                                                        |
| त.      | सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण ।                 | स्थानीय र राष्ट्रियस्तरका पत्रिकाहरूमा आवश्यकता अनुसार प्रकाशन गर्ने गरिएको छ ।                                                                                                                                                             |



**एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड**

पो.ब.नं. २०६००, लाजिम्पाट, काठमाण्डौं

फोन नं. ४००६६२५, ४४४२६४६, ४४१८११३

वेबसाईट [www.nlgi.com.np](http://www.nlgi.com.np)